

# Mrk

## Chapter 10

Nepali Interlinear

Reference: Nepali ERV

1	Καὶ	ἐκεῖθεν	ἀναστὰς,	ἔρχεται	εἰς	τὰ	ὄρια	τῆς	Ἰουδαίας,	καὶ	πέραν
	अनि	त्यहाँबाट	उठेर	आउनुहुन्छ	तिर	ती	सीमानामा	त्यो	यहूदियाको	र	पारि
	<a href="#">G2532</a>	<a href="#">G1564</a>	<a href="#">G0450</a>	<a href="#">G2064</a>	<a href="#">G1519</a>	<a href="#">G3588</a>	<a href="#">G3725</a>	<a href="#">G3588</a>	<a href="#">G2449</a>	<a href="#">G2532</a>	<a href="#">G4008</a>
	τοῦ	Ἰορδάνου.	καὶ	συμπορεύονται	πάλιν	ὄχλοι	πρὸς	αὐτόν,	καὶ	ὡς	εἰώθει
	त्यो	यर्दनको	र	भेला-हुन्छन्	फेरि	भीडहरू	तिर	उहाँकहाँ	र	जसरी	बानी-थियो
	<a href="#">G3588</a>	<a href="#">G2446</a>	<a href="#">G2532</a>	<a href="#">G4848</a>	<a href="#">G3825</a>	<a href="#">G3793</a>	<a href="#">G4314</a>	<a href="#">G0846</a>	<a href="#">G2532</a>	<a href="#">G5613</a>	<a href="#">G1486</a>
	πάλιν	ἐδίδασκεν	αὐτούς.								
	फेरि	सिकाउनुहुन्थ्यो	तिनीहरूलाई								
	<a href="#">G3825</a>	<a href="#">G1321</a>	<a href="#">G0846</a>								

त्यसपछि येशूले त्यो ठाउँ छाड्नुभयो। उहाँ यहूदीयाको इलाका औ यर्दन नदिको पारिपट्टि जानुभयो। फेरि अनेकौं मानिसहरू उहाँ भएकहाँ आए, अनि उहाँले अघि झैं मानिसहरूलाई सिकाउनुभयो।

2	Καὶ	προσελθόντες,	Φαρισαῖοι	ἐπηρώτων	αὐτόν,	εἰ	ἔξεστιν	ἀνδρὶ	γυναῖκα
	अनि	आएर	फरिसीहरूले	सोधे	उहाँलाई	के	वैध	पुरुषलाई	पत्नीलाई
	<a href="#">G2532</a>	<a href="#">G4334</a>	<a href="#">G5330</a>	<a href="#">G1905</a>	<a href="#">G0846</a>	<a href="#">G1487</a>	<a href="#">G1832</a>	<a href="#">G0435</a>	<a href="#">G1135</a>
	ἀπολῦσαι,	πειράζοντες	αὐτόν.						
	त्याग्नु	परीक्षा-गर्दै	उहाँलाई						
	<a href="#">G0630</a>	<a href="#">G3985</a>	<a href="#">G0846</a>						

केही फरिसीहरू येशूकहाँ आएर येशूलाई परीक्षा लिने कोशिश गरे। तिनीहरूले उहाँलाई भने, “के कुनै मानिसले आफ्नो पत्नीसँग बिवाह विच्छेद गर्नु उचित हो?”

3	ὁ	δὲ	ἀποκριθεὶς,	εἶπεν	αὐτοῖς,	Τί	ὕμῃν	ἐνετείλατο	Μωϋσῆς?
	उहाँले	अनि	जवाफ-दिदै	भन्नुभयो	तिनीहरूलाई	के	तिमीहरूलाई	आज्ञा-दिनुभयो	मोशाले
	<a href="#">G3588</a>	<a href="#">G1161</a>	<a href="#">G0611</a>	<a href="#">G3004</a>	<a href="#">G0846</a>	<a href="#">G5101</a>	<a href="#">G4771</a>	<a href="#">G1781</a>	<a href="#">G3475</a>

येशूले उत्तर दिनुभयो, “मोशाले तिमीहरूलाई कस्तो आज्ञा पालन गर्नु भन्नु भएको छ?”

4	οἱ	δὲ	εἶπαν,	Ἐπέτρεψεν	Μωϋσῆς	βιβλίον	ἀποστασίου	γράψαι,	καὶ
	तिनीहरूले	अनि	भने	अनुमति-दियो	मोशाले	पत्र	त्यागपत्रको	लेख्नु	र
	<a href="#">G3588</a>	<a href="#">G1161</a>	<a href="#">G3004</a>	<a href="#">G2010</a>	<a href="#">G3475</a>	<a href="#">G0975</a>	<a href="#">G0647</a>	<a href="#">G1125</a>	<a href="#">G2532</a>

ἀπολῦσαι.

त्याग्नु

[G0630](#)

फरिसीहरूले भने, “मोशाले अनुमति दिए कि मानिसले एउटा विवाह विच्छेद पत्र लेखेर आफ्नो स्वास्नीसँग विवाहविच्छेद गर्न सक्छ।”

5	ὁ	δὲ	Ἰησοῦς	εἶπεν	αὐτοῖς,	Πρὸς	τὴν	σκληροκαρδίαν	ὕμῶν,	ἔγραψεν
	ती	अनि	येशूले	भन्नुभयो	तिनीहरूलाई	तिर	त्यो	कठोर-हृदयता	तिमीहरूको	लेख्नुभयो
	<a href="#">G3588</a>	<a href="#">G1161</a>	<a href="#">G2424</a>	<a href="#">G3004</a>	<a href="#">G0846</a>	<a href="#">G4314</a>	<a href="#">G3588</a>	<a href="#">G4641</a>	<a href="#">G4771</a>	<a href="#">G1125</a>

ὕμῃν

तिमीहरूको-लागि

[G4771](#)

τὴν

यो

[G3588](#)

ἐντολὴν

आज्ञा

[G1785](#)

ταύτην;

यो

[G3778](#)

येशूले भन्नुभयो, “मोशाले त्यो आज्ञा तिमीहरूलाई नै लेखिदिएको हो। किनभने परमेश्वर को शिक्षा ग्रहण गर्न तिमीहरूले चाहेकाछैनौ।”

6 ἀπὸ δὲ ἀρχῆς κτίσεως, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.  
बाट तर सुरुदेखि सृष्टिको पुरुष र स्त्री बनाउनुभयो तिनीहरूलाई  
[G0575](#) [G1161](#) [G0746](#) [G2937](#) [G0730](#) [G2532](#) [G2338](#) [G4160](#) [G0846](#)

| तर जब परमेश्वरले संसार बनाउनु भयो, उहाँले मानिसहरूलाई पुरुष र स्त्रीको रूपमा बनाउनुभयो,

7 ἔνεκεν τούτου, καταλείπει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα,  
यसकारण यसको छोड्नेछ मानिसले त्यो बुबालाई आफ्नो र त्यो आमालाई  
[G1752](#) [G3778](#) [G2641](#) [G0444](#) [G3588](#) [G3962](#) [G0846](#) [G2532](#) [G3588](#) [G3384](#)

«καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ»,  
र जोडिनेछ तिर त्यो पत्नीसँग आफ्नो  
[G2532](#) [G4347](#) [G4314](#) [G3588](#) [G1135](#) [G0846](#)

| त्यसकारण कुनै मानिस आफ्नो बाबु र आमा त्याग्छ र आफ्ना स्वास्नीसंग बस्छ।

8 καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν; ὥστε οὐκέτι εἰσὶν δύο, ἀλλὰ  
र हुनेछन् ती दुई भित्र शरीर एक यसकारण अब-उसो छैनन् दुई तर  
[G2532](#) [G1510](#) [G3588](#) [G1417](#) [G1519](#) [G4561](#) [G1520](#) [G5620](#) [G3765](#) [G1510](#) [G1417](#) [G0235](#)

μία σάρξ.  
एक शरीर  
[G1520](#) [G4561](#)

| अनि तब ती दुइजना एक हुन्छन्।

9 ὁ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.  
जे त्यसकारण ती परमेश्वरले जोड्नुभएको-छ मानिसले नछुट्याओस् छुट्याओस्  
[G3739](#) [G3767](#) [G3588](#) [G2316](#) [G4801](#) [G0444](#) [G3361](#) [G5563](#)

| यसकारण मानिसहरू अलग हुँदैन जसलाई परमेश्वरले एक बनाएका छन्। तिनी दुइजना रहँदैनन् एक हुन्छन्।”

10 καὶ εἰς τὴν οἰκίαν πάλιν, οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν.  
र भित्र त्यो घरमा फेरि ती चेलाहरूले बारेमा यसको सोधे उहाँलाई  
[G2532](#) [G1519](#) [G3588](#) [G3614](#) [G3825](#) [G3588](#) [G3101](#) [G4012](#) [G3778](#) [G1905](#) [G0846](#)

| त्यसपछि, येशू र चेलाहरू एउटा घरभित्र थिए। चेलाहरूले येशूलाई फेरि विवाहविच्छेद बारे सोधे।

11 καὶ λέγει αὐτοῖς, Ὁς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, καὶ γαμήσῃ  
र भन्नुहुन्छ तिनीहरूलाई जसले पनि त्याग्छ त्यो पत्नीलाई आफ्नो र विवाह-गर्छ  
[G2532](#) [G3004](#) [G0846](#) [G3739](#) [G0302](#) [G0630](#) [G3588](#) [G1135](#) [G0846](#) [G2532](#) [G1060](#)

ἄλλην, μοιχᾶται ἐπ’ αὐτήν.  
अर्कोसँग परस्त्रीगमन-गर्छ विरुद्धमा उनको  
[G0243](#) [G3429](#) [G1909](#) [G0846](#)

| उहाँले भन्नुभयो, “यदि कुनै मानिसले आफ्नी पत्तिसंग विवाह विच्छेद गर्छ, अनि अर्की स्त्रीसँग विवाह गर्छ भने त्यसले आफ्नी पत्नीसंग व्यभिचारको पाप गरेको ठरिन्छ।

12 καὶ ἐὰν αὕτη ἀπολύσασα τὸν ἄνδρα αὐτῆς, γαμήσῃ ἄλλον, μοιχᾶται.  
र यदि उनी त्यागेर त्यो पतिलाई आफ्नो विवाह-गर्छिन् अर्कोसँग परस्त्रीगमन-गर्छिन्  
[G2532](#) [G1437](#) [G0846](#) [G0630](#) [G3588](#) [G0435](#) [G0846](#) [G1060](#) [G0243](#) [G3429](#)

| त्यसरी यदि कुनै स्त्रीले आफ्नो लोग्नेसंग विवाह विच्छेद गर्छे अनि अर्को लोग्नेसंग विवाह गर्छे भने त्यो पनि व्यभिचार हो।”

13 Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα αὐτῶν ἄψηται. οἱ δὲ μαθηταὶ  
अनि ल्याउन्थे उहाँकहाँ बालकहरू ताकि तिनीहरूलाई छुनुहोस् ती तर चेलाहरूले  
[G2532](#) [G4374](#) [G0846](#) [G3813](#) [G2443](#) [G0846](#) [G0680](#) [G3588](#) [G1161](#) [G3101](#)

ἐπετίμησαν αὐτοῖς.  
हकारे तिनीहरूलाई  
[G2008](#) [G0846](#)

मानिसहरूले तिनीहरूको बालकहरूलाई येशू समक्ष ल्याए, ताकि उहाँले तिनीहरूलाई छोईदिऊन्। तर चेलाहरूले मानिसहरूलाई बालकहरू लिएर आएकोमा हकारे।

- 14 ἰδῶν δὲ, ὁ Ἰησοῦς ἠγανάκτησεν, καὶ εἶπεν αὐτοῖς, Ἄφετε τὰ  
देखेर अनि ती येशू रिसाउनुभयो र भन्नुभयो तिनीहरूलाई देओ ती  
[G3708](#) [G1161](#) [G3588](#) [G2424](#) [G0023](#) [G2532](#) [G3004](#) [G0846](#) [G0863](#) [G3588](#)
- παιδιά ἔρχεσθαι πρὸς με; μὴ κωλύετε αὐτά; τῶν γὰρ τοιοῦτων, ἐστὶν  
बालकहरूलाई आउन तिर मकहाँ नरोक रोक तिनीहरूलाई ती किनकि यस्ताहरूको हो  
[G3813](#) [G2064](#) [G4314](#) [G1473](#) [G3361](#) [G2967](#) [G0846](#) [G3588](#) [G1063](#) [G5108](#) [G1510](#)
- ἡ βασιλεία τοῦ Θεοῦ.  
ती राज्य त्यो परमेश्वरको  
[G3588](#) [G0932](#) [G3588](#) [G2316](#)

त्यहाँ जे घटना घट्यो येशूले देख्नुभयो। उहाँले बालकहरूलाई उहाँकहाँ नआउनु भनेर रोकेकोमा क्रोध प्रकट गर्नुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, “साना बालकहरूलाई मकहाँ आउन देऊ। तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य तिनीहरूको नै हो जो यी बालकहरू जस्तै छन्।

- 15 ἀμὴν λέγω ὑμῖν, ὅς ἂν μὴ δέξῃται τὴν βασιλείαν τοῦ Θεοῦ  
साँच्चै भन्छु तिमीहरूलाई जसले पनि नगरी ग्रहण-गर्छ त्यो राज्य त्यो परमेश्वरको  
[G0281](#) [G3004](#) [G4771](#) [G3739](#) [G0302](#) [G3361](#) [G1209](#) [G3588](#) [G0932](#) [G3588](#) [G2316](#)
- ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.  
जसरी बालक-जस्तै कहिल्यै पनि पस्नेछैन भित्र त्यसमा  
[G5613](#) [G3813](#) [G3756](#) [G3361](#) [G1525](#) [G1519](#) [G0846](#)

म तिमीहरूलाई साँचो भन्दछु। तीमीहरूले परमेश्वरको राज्यलाई ग्रहण गर्ने पर्दछ, जसरी सानो बालकले दिइएको कुरा स्वीकार्दछ, नत्र भने तिमीहरू कहिल्यै त्यहाँ पस्न पाउने छैनौ।”

- 16 καὶ ἐναγκαλισάμενος αὐτὰ, κατευλόγει, τιθεὶς τὰς χεῖρας ἐπ’ αὐτά.  
र आँगालोमा-लिएर तिनीहरूलाई आशीर्वाद-दिनुहुन्थ्यो राखेर ती हातहरू माथि तिनीहरूमाथि  
[G2532](#) [G1723](#) [G0846](#) [G2127](#) [G5087](#) [G3588](#) [G5495](#) [G1909](#) [G0846](#)

त्यसपछि येशूले ती बालकलाई आफ्नो काखमा लिनुभयो। उहाँले आफ्नो हातहरू तिनीहरूमाथि राख्नुभयो अनि आशीर्वाद दिनुभयो।

- 17 Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὄδον, προσδραμῶν εἰς καὶ γονυπετήσας  
अनि निस्कैले उहाँ तिर बाटोमा दगुरेर-आएर एकजनाले र घुँडा-टेकेर  
[G2532](#) [G1607](#) [G0846](#) [G1519](#) [G3598](#) [G4370](#) [G1520](#) [G2532](#) [G1120](#)
- αὐτὸν, ἐπηρώτα αὐτόν, Διδάσκαλε ἀγαθέ, τί ποιήσω, ἵνα ζῶην αἰώνιον  
उहाँलाई सोधे उहाँलाई गुरु असल के गरू ताकि जीवन अनन्त  
[G0846](#) [G1905](#) [G0846](#) [G1320](#) [G0018](#) [G5101](#) [G4160](#) [G2443](#) [G2222](#) [G0166](#)

κληρονομήσω?

पाउँ

[G2816](#)

येशू हिँड्न लाग्नु भयो, त्यसैबेला एउटा मानिस दगुरे आयो, येशूको अघि घुँडा टेक्यो। त्यस मानिसले उहाँलाई भन्यो, “हे असल गुरुज्यू अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नुपर्छ?”

- 18 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τί με λέγεις ἀγαθόν? οὐδεὶς ἀγαθός,  
ती अनि येशूले भन्नुभयो उसलाई किन मलाई भन्छौ असल कोही-पनि असल-छैन  
[G3588](#) [G1161](#) [G2424](#) [G3004](#) [G0846](#) [G5101](#) [G1473](#) [G3004](#) [G0018](#) [G3762](#) [G0018](#)
- εἰ μὴ εἷς, ὁ Θεός.  
बाहेक मात्र एक ती परमेश्वर  
[G1487](#) [G3361](#) [G1520](#) [G3588](#) [G2316](#)

येशूले उत्तर दिनुभयो, “तिमीले मलाई किन असल भन्दैछौ? कुनै मानिस असल छैन। खाली परमेश्वर मात्र असल हुनुहुन्छ।

19 τὰς ἐντολὰς οἶδας; Μὴ φονεύσης; Μὴ μοιχεύσης; Μὴ κλέψῃς; Μὴ  
 ती आज़ाहरू जान्छौ नमार हत्या-नगर नगर परस्त्रीगमन-नगर नगर चोरी-नगर नगर  
[G3588](#) [G1785](#) [G1492](#) [G3361](#) [G5407](#) [G3361](#) [G3431](#) [G3361](#) [G2813](#) [G3361](#)

ψευδομαρτυρήσης; Μὴ ἀποστερήσης; Τίμα τὸν πατέρα σου, καὶ τὴν  
 झूटा-साक्षी-नदिनु नलुट्नु नठगु आदर-गर तेरो बुबालाई तेरो र तेरी  
[G5576](#) [G3361](#) [G0650](#) [G5091](#) [G3588](#) [G3962](#) [G4771](#) [G2532](#) [G3588](#)

μητέρα.

आमालाई

[G3384](#)

यसैले म तिम्रो प्रश्नको उत्तर दिन्छु। तिमि आज़ाहरू त जान्दछौ: 'तिमीले कसैको हत्या गर्नु हुँदैन, कसैलाई व्यभिचार गर्नु हुँदैन, चोर्नु हुँदैन, झूटो साक्षी दिनु हुँदैन, अरूलाई ठगु हुँदैन, तिमिले आफ्नो बाबू र आमालाई आदर गर्नेपछि ... ।'

20 ὁ δὲ ἔφη αὐτῷ, Διδάσκαλε, ταῦτα πάντα ἐφύλαξάμην, ἐκ νεότητός  
 उसले अनि भन्यो उहाँलाई गुरु यी-सबै सबै पालन-गरेको-छु बाट जवानीदेखि  
[G3588](#) [G1161](#) [G5346](#) [G0846](#) [G1320](#) [G3778](#) [G3956](#) [G5442](#) [G1537](#) [G3503](#)

μου.

मेरो

[G1473](#)

त्यो मानिसले भन्यो, "गुरुज्यू, मैले यी सब आज़ाहरू मेरो बालकपनदेखि नै पालन गर्दै आएको छु।"

21 ὁ δὲ Ἰησοῦς, ἐμβλέψας αὐτῷ, ἠγάπησεν αὐτὸν, καὶ εἶπεν αὐτῷ, Ἐν  
 ती अनि येशूले हेरेर उसलाई माया-गर्नुभयो उसलाई र भन्नुभयो उसलाई एउटा-कुरा  
[G3588](#) [G1161](#) [G2424](#) [G1689](#) [G0846](#) [G0025](#) [G0846](#) [G2532](#) [G3004](#) [G0846](#) [G1520](#)

σε ὕστερεϊ: ὕπαγε, ὅσα ἔχεις πώλησον, καὶ δὸς τοῖς πτωχοῖς, καὶ ἔξεις  
 तिमीमा कमी-छ जा जेजति छ बेच र देओ ती गरिबहरूलाई र पाउनेछौ  
[G4771](#) [G5302](#) [G5217](#) [G3745](#) [G2192](#) [G4453](#) [G2532](#) [G1325](#) [G3588](#) [G4434](#) [G2532](#) [G2192](#)

θησαυρὸν ἐν οὐρανῷ; καὶ δεῦρο, ἀκολούθει μοι,  
 धन भित्र स्वर्गमा र आउ पछ्याओ मलाई  
[G2344](#) [G1722](#) [G3772](#) [G2532](#) [G1204](#) [G0190](#) [G1473](#)

येशूले त्यस मानिसलाई फर्केर हेर्नुभयो। उहाँले त्यसलाई प्रेम दर्शाउनु भयो अनि भन्नुभयो, "तिमीले पालन गर्नु पर्ने अझै एक अर्को आज़ा छ। जाऊ अनि आफ्नो सबै चीजहरू बेचिदेऊ, गरीब मानिसहरू माझ त्यो पैसा बाँडिदेऊ। यसको निम्ति स्वर्गमा तिमीलाई इनाम मिल्नेछ। त्यसपछि मकहाँ आऊ, अनि मलाई पछ्याऊ।"

22 ὁ δὲ, στυγνάσας ἐπὶ τῷ λόγῳ, ἀπῆλθεν λυπούμενος; ἦν γὰρ ἔχων  
 उसले तर उदास-भएर माथि त्यो कुरामा गयो दुःखी-भएर थियो किनकि भएको  
[G3588](#) [G1161](#) [G4768](#) [G1909](#) [G3588](#) [G3056](#) [G0565](#) [G3076](#) [G1510](#) [G1063](#) [G2192](#)

κτῆματα πολλά.

धनसम्पत्ति धेरै

[G2933](#) [G4183](#)

जब त्यस मानिसले येशूबाट यी सबै कुरा सुन्यो उसको अनुहार अँध्यारो भयो। त्यो मानिस दुःखी बन्यो, किनभने त्यो खुबै धनी थियो आफ्नो धन गुमाउन चाहँदैनथ्यो।

23 Καὶ περιβλεψάμενος, ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ, Πῶς δυσκόλως  
 अनि वरिपरि-हेरेर ती येशूले भन्नुहुन्छ ती चेलाहरूलाई उहाँका कस्तो गाह्रोसँग  
[G2532](#) [G4017](#) [G3588](#) [G2424](#) [G3004](#) [G3588](#) [G3101](#) [G0846](#) [G4459](#) [G1423](#)

οἱ τὰ χρήματα ἔχοντες, εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελεύσονται!  
 ती ती धनसम्पत्ति भएकाहरू भित्र त्यो राज्यमा त्यो परमेश्वरको पस्नेछन्  
[G3588](#) [G3588](#) [G5536](#) [G2192](#) [G1519](#) [G3588](#) [G0932](#) [G3588](#) [G2316](#) [G1525](#)

त्यसपछि येशूले आफ्नो चेलाहरूलाई हेर्नुभयो अनि तिनीहरूलाई भन्नुभयो, "परमेश्वरको राज्यमा पस्नुलाई एकजना धनी मानिसलाई निकै गाह्रो पर्छ।"

24 οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ Ἰησοῦς,  
 ती अनि चेलाहरू छक्क-परे माथि ती वचनहरूमा उहाँका ती अनि येशूले  
[G3588](#) [G1161](#) [G3101](#) [G2284](#) [G1909](#) [G3588](#) [G3056](#) [G0846](#) [G3588](#) [G1161](#) [G2424](#)

πάλιν ἀποκριθεὶς, λέγει αὐτοῖς, Τέκνα, πῶς δύσκολόν ἐστιν εἰς τὴν  
 फेरि जवाफ-दिंदै भन्नुहुन्छ तिनीहरूलाई छोराछोरीहो कस्तो गाह्रो छ भित्र त्यो  
[G3825](#) [G0611](#) [G3004](#) [G0846](#) [G5043](#) [G4459](#) [G1422](#) [G1510](#) [G1519](#) [G3588](#)

βασιλείαν τοῦ Θεοῦ εἰσελεθεῖν, <τοὺς παπειθότας ἐπὶ χρήμασιν>!  
 राज्यमा त्यो परमेश्वरको पस्नु ती भरोसा-गर्नेहरूलाई माथि धनसम्पत्तिमा  
[G0932](#) [G3588](#) [G2316](#) [G1525](#) [G3588](#) [G3982](#) [G1909](#) [G5536](#)

| अनि येशूका कुरामा चेलाहरू अचम्मित भए। तर येशूले तिनीहरूलाई फेरि भन्नु भयो। “हे मेरो नानीहरू, परमेश्वरको राज्यमा पस्नु अति गाह्रो छ।

25 εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τῆς τρυμαλιᾶς τῆς ῥαφίδος διελεθεῖν, ἢ  
 सजिलो छ उँटलाई हुँदै त्यो नाकोको त्यो सियोको पस्नु भन्दा  
[G2123](#) [G1510](#) [G2574](#) [G1223](#) [G3588](#) [G5168](#) [G3588](#) [G4476](#) [G1330](#) [G2228](#)

πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελεθεῖν.  
 धनीलाई भित्र त्यो राज्यमा त्यो परमेश्वरको पस्नु  
[G4145](#) [G1519](#) [G3588](#) [G0932](#) [G3588](#) [G2316](#) [G1525](#)

| धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा उँटलाई सियोको नाथ्रीबाट छिरेर जानु सजिलो छ।”

26 οἱ δὲ περισσῶς ἐξεπλήσσοντο, λέγοντες πρὸς ἑαυτούς, Καὶ τίς δύναται  
 तिनीहरू अनि अत्यन्तै छक्क-परे भन्दै तिर एकअर्कासँग अनि को सक्छ  
[G3588](#) [G1161](#) [G4057](#) [G1605](#) [G3004](#) [G4314](#) [G1438](#) [G2532](#) [G5101](#) [G1410](#)

σωθῆναι?  
 बच्न  
[G4982](#)

| चेलाहरू अति अचम्मित भए, अनि एक अर्कामा चर्चा गर्न लागे, “त्योसो भए को चाँहि पस्नुसक्छ?”

27 ἐμβλέψας αὐτοῖς, ὁ Ἰησοῦς λέγει, Παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ’ οὐ  
 हेरेर तिनीहरूलाई ती येशूले भन्नुहुन्छ तिर मानिसहरूको-लागि असम्भव तर होइन  
[G1689](#) [G0846](#) [G3588](#) [G2424](#) [G3004](#) [G3844](#) [G0444](#) [G0102](#) [G0235](#) [G3756](#)

παρὰ θεῶ; πάντα γὰρ δυνατὰ παρὰ τῷ θεῷ.  
 तिर परमेश्वरको-लागि सबै किनकि सम्भव-छ तिर त्यो परमेश्वरको-लागि  
[G3844](#) [G2316](#) [G3956](#) [G1063](#) [G1415](#) [G3844](#) [G3588](#) [G2316](#)

| येशूले चेलाहरूलाई हेर्नुभयो अनि भन्नुभयो, “मानिसहरूको निम्ति यी सब असम्भव छ, तर परमेश्वरको निम्ति यी सबै सम्भव छ।”

28 Ἦρξατο λέγειν ὁ Πέτρος αὐτῷ, Ἴδοὺ, ἡμεῖς ἀφήκαμεν πάντα, καὶ  
 सुरु-गरे भन्न ती पत्रुसले उहाँलाई हेर्नुहोस् हामीले छोड्यौं सबै र  
[G0756](#) [G3004](#) [G3588](#) [G4074](#) [G0846](#) [G3708](#) [G1473](#) [G0863](#) [G3956](#) [G2532](#)

ἠκολουθήκαμέν σοι.  
 पछ्याएका-छौं तपाईंलाई  
[G0190](#) [G4771](#)

| पत्रुसले येशूलाई भने, “हामिले सब त्याग्यौ अनि तपाईंको अनुशरण गर्यौं।”

- 29 ἔφη ὁ Ἰησοῦς, Ἀμήν λέγω ὑμῖν, οὐδεὶς ἐστὶν ὃς ἀφῆκεν οἰκίαν,  
 भन्नुभयो ती येशूले साँच्चै भन्छु तिमीहरूलाई कोही-पनि छैन जसले छोडेको-छ घर  
[G5346](#) [G3588](#) [G2424](#) [G0281](#) [G3004](#) [G4771](#) [G3762](#) [G1510](#) [G3739](#) [G0863](#) [G3614](#)
- ἢ ἀδελφοῦς, ἢ ἀδελφὰς, ἢ μητέρα, ἢ πατέρα, ἢ τέκνα, ἢ  
 वा दाजुभाइ वा दिदीबहिनी वा आमा वा बुबा वा छोराछोरी वा  
[G2228](#) [G0080](#) [G2228](#) [G0079](#) [G2228](#) [G3384](#) [G2228](#) [G3962](#) [G2228](#) [G5043](#) [G2228](#)
- ἀγροῦς, ἔνεκεν ἐμοῦ καὶ ἔνεκεν τοῦ εὐαγγελίου,  
 खेतबारी को-निम्ति मेरो र को-निम्ति त्यो सुसमाचारको  
[G0068](#) [G1752](#) [G1473](#) [G2532](#) [G1752](#) [G3588](#) [G2098](#)

येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्छु। प्रत्येक मानिस जसले मेरो निम्ति आफ्नो घर, दाज्यू-भाई, दिदी-बहिनी, आमा-बाबु, बालकहरू, वा खेत जमीन छोडेर सुसमाचारमा लागेको छ

- 30 εἰς μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τοῦτω-- οἰκίας,  
 यदि नपाओस् पाउनेछ सय-गुणा अब भित्र यो समयमा यो घरहरू  
[G1437](#) [G3361](#) [G2983](#) [G1542](#) [G3568](#) [G1722](#) [G3588](#) [G2540](#) [G3778](#) [G3614](#)
- καὶ ἀδελφοῦς, καὶ ἀδελφὰς, καὶ μητέρας, καὶ τέκνα. καὶ ἀγροῦς, μετὰ  
 र दाजुभाइहरू र दिदीबहिनीहरू र आमाहरू र छोराछोरी र खेतबारी सँगै  
[G2532](#) [G0080](#) [G2532](#) [G0079](#) [G2532](#) [G3384](#) [G2532](#) [G5043](#) [G2532](#) [G0068](#) [G3326](#)
- διωγμῶν-- καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ, ζῶῃν αἰώνιον.  
 सताव्त्सँग र भित्र त्यो युगमा त्यो आउने जीवन अनन्त  
[G1375](#) [G2532](#) [G1722](#) [G3588](#) [G0165](#) [G3588](#) [G2064](#) [G2222](#) [G0166](#)

उसले आफूले त्यागेको भन्दा सयौं गुणा अधिक पाउनेछ। यहाँ यस संसारमा त्यस मानिसले घरहरू दाज्यू-भाईहरू, दीदी-बहिनीहरू, आमा-बुबाहरू, बालकहरू अनि खेत सबै पाउनेछ। यस संसारसा उसले यातना पाउने छ, तर आउनेवाला संसारमा उसले अनन्त जीवन पाउनेछ।

- 31 πολλοὶ δὲ ἔσονται πρῶτοι, ἔσχατοι; καὶ οἱ ἔσχατοι, πρῶτοι.  
 धेरैजना तर हुनेछन् पहिलाहरू अन्तिमा र ती अन्तिमाहरू पहिलामा  
[G4183](#) [G1161](#) [G1510](#) [G4413](#) [G2078](#) [G2532](#) [G3588](#) [G2078](#) [G4413](#)

अहिले जो धेरै अगाडी छन् भविष्यमा तिनीहरू अन्तमा पर्नेछन्। अनि अहिले जो अन्तमा छन् तिनीहरू भविष्यमा अगाडी हुनेछन्।”

- 32 Ἦσαν δὲ ἐν τῇ ὁδῷ, ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν  
 थिए अनि भित्र त्यो बाटोमा चढ्दै तिर यरूशलेम र थिए  
[G1510](#) [G1161](#) [G1722](#) [G3588](#) [G3598](#) [G0305](#) [G1519](#) [G2414](#) [G2532](#) [G1510](#)
- προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, οἱ δὲ ἀκολουθοῦντες  
 अगाडि-हिँडेका तिनीहरूको ती येशू र छक्क-परे ती अनि पछ्याउनेहरू  
[G4254](#) [G0846](#) [G3588](#) [G2424](#) [G2532](#) [G2284](#) [G3588](#) [G1161](#) [G0190](#)
- ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα, ἤρξατο αὐτοῖς λέγειν τὰ  
 डराउन्थे र लिएर फेरि ती बाह्रलाई सुरु-गर्नुभयो तिनीहरूलाई भन्न ती  
[G5399](#) [G2532](#) [G3880](#) [G3825](#) [G3588](#) [G1427](#) [G0756](#) [G0846](#) [G3004](#) [G3588](#)
- μέλλοντα αὐτῷ συμβαίνειν:  
 हुने-गरेका उहाँलाई घटनाहरू  
[G3195](#) [G0846](#) [G4819](#)

येशू साथमा भएका अरू मानिसहरूसँग यरूशलेम गइरहुनु भएको थियो। उहाँले मानिसहरूको अगुवाई गरिरहुनु भएको थियो। येशूका चेलाहरू चकित भइरहेका थिए। अनि जुन मानिसहरू तिनीहरूका पछि-पछि थिए तिनीहरू भने डराइरहेका थिए। उहाँले बाह्रजना प्रेरितहरूलाई फेरि भेला गर्नुभयो, अनि तिनीहरूलाई भन्न लाग्नु भयो उहाँलाई के हुनेवाला छ?

- 33 ὅτι Ἰδοῦ, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου  
कि हेर्नुहोस् चढ्दैछौं तिर यरूशलेम र ती मानिसको-पुत्र त्यो मानिसको  
[G3754](#) [G3708](#) [G0305](#) [G1519](#) [G2414](#) [G2532](#) [G3588](#) [G5207](#) [G3588](#) [G0444](#)
- παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ τοῖς γραμματεῦσιν, καὶ κατακρινοῦσιν  
सुम्पिनेछ ती प्रधान-पुजारीहरूलाई र ती शास्त्रीहरूलाई र मृत्युदण्ड-दिनेछन्  
[G3860](#) [G3588](#) [G0749](#) [G2532](#) [G3588](#) [G1122](#) [G2532](#) [G2632](#)
- αὐτὸν θανάτῳ, καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν.  
उहाँलाई मृत्युको र सुम्पनेछन् उहाँलाई ती अन्यजातिहरूलाई  
[G0846](#) [G2288](#) [G2532](#) [G3860](#) [G0846](#) [G3588](#) [G1484](#)

येशूले भन्नुभयो, “हामीहरू यरूशलेम जाँदैछौं। मानिसको पुत्रलाई मुख्य पूजाहारीहरू र शास्त्रीहरूका अघि सुम्पिने छन्। तिनीहरूले मानिसको पुत्रलाई गैर यहूदीहरूलाई सुम्पनेछन्।

- 34 καὶ ἐμπαίξουσιν αὐτῷ, καὶ ἐμπαύσουσιν αὐτῷ, καὶ μαστιγώσουσιν αὐτὸν,  
र खिल्ली-गर्नेछन् उहाँलाई र थुक्नेछन् उहाँमाथि र कोराले-पिट्नेछन् उहाँलाई  
[G2532](#) [G1702](#) [G0846](#) [G2532](#) [G1716](#) [G0846](#) [G2532](#) [G3146](#) [G0846](#)
- καὶ ἀποκτενοῦσιν, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.  
र मार्नेछन् र पछि तीन दिनपछि जीवित-हुनेछ  
[G2532](#) [G0615](#) [G2532](#) [G3326](#) [G5140](#) [G2250](#) [G0450](#)

तिनीहरूले उहाँलाई थुक्नेछन् कोराले लाउने छन् अनि उहाँलाई मार्नेछन्। तर उहाँको मृत्युको तीन दिनपछि, फेरि उहाँ बौरी उठ्नुहुनेछ।”

- 35 Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης, οἱ (δύο) υἱοὶ Ζεβεδαίου,  
अनि आउन्छन् उहाँकहाँ याकूब र यूहन्ना ती दुई छोरा जेबेदीका  
[G2532](#) [G4365](#) [G0846](#) [G2385](#) [G2532](#) [G2491](#) [G3588](#) [G1417](#) [G5207](#) [G2199](#)
- λέγοντες αὐτῷ, Διδάσκαλε, θέλομεν ἵνα ὁ ἐὰν αἰτήσωμέν σε, ποιήσῃς  
भन्दै उहाँलाई गुरु चाहन्छौं ताकि जो यदि माग्छौं तपाईंसँग गरिदिनुहोस्  
[G3004](#) [G0846](#) [G1320](#) [G2309](#) [G2443](#) [G3739](#) [G1437](#) [G0154](#) [G4771](#) [G4160](#)
- ἡμῖν.  
हाम्रो-लागि  
[G1473](#)

त्यसपछि जेबेदीका छोराहरू, याकूब र यूहन्ना उहाँ कहाँ आए। तिनीहरूले भने, “गुरुज्यु तपाईंले हाम्रो निम्ति हामी जे चाहन्छौं सो गरिदिनुहोस्।”

- 36 ὁ δὲ εἶπεν αὐτοῖς, Τί θέλετε με ποιήσω ὑμῖν?  
उहाँले अनि भन्नुभयो तिनीहरूलाई के चाहन्छौ मलाई गरूँ तिमीहरूको-लागि  
[G3588](#) [G1161](#) [G3004](#) [G0846](#) [G5101](#) [G2309](#) [G1473](#) [G4160](#) [G4771](#)

येशूले भन्नुभयो, “मैले तिमीहरूलाई के गरेको तिमीहरू चाहन्छौ?”

- 37 οἱ δὲ εἶπαν αὐτῷ, Δὸς ἡμῖν, ἵνα εἶς σου ἐκ δεξιῶν, καὶ  
तिनीहरूले अनि भने उहाँलाई दिनुहोस् हामीलाई ताकि एकजना तपाईंको बाट दायाँतिरमा र  
[G3588](#) [G1161](#) [G3004](#) [G0846](#) [G1325](#) [G1473](#) [G2443](#) [G1520](#) [G4771](#) [G1537](#) [G1188](#) [G2532](#)
- εἶς ἐξ ἀριστερῶν, καθίσωμεν ἐν τῇ δόξῃ σου.  
एकजना बाट देब्रेतिरमा बसौं भित्र त्यो महिमामा तपाईंको  
[G1520](#) [G1537](#) [G0710](#) [G2523](#) [G1722](#) [G3588](#) [G1391](#) [G4771](#)

तिनीहरूले भने, “जब हामी तपाईंको महिमामा आउँछौं हामी एक जनालाई तपाईंको दाहिनेतिर अनि अर्कोलाई तपाईंको देब्रेतिर बस्ने अनुमति दिनुहोस्।”

38 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε  
ती अनि येशूले भन्नुभयो तिनीहरूलाई थाहा-नभएको जान्दैनौं के माग्दैछौं सक्छौं  
[G3588](#) [G1161](#) [G2424](#) [G3004](#) [G0846](#) [G3756](#) [G1492](#) [G5101](#) [G0154](#) [G1410](#)

παιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, ἢ τὸ βάπτισμα ὃ ἐγὼ  
पिउन त्यो कचौरा जुन मैले पिउँछु वा त्यो बप्टिस्मा जुन मैले  
[G4095](#) [G3588](#) [G4221](#) [G3739](#) [G1473](#) [G4095](#) [G2228](#) [G3588](#) [G0908](#) [G3739](#) [G1473](#)

βαπτίζομαι βαπτισθῆναι?  
बप्टिस्मा-हुन्छु बप्टिस्मा-हुन  
[G0907](#) [G0907](#)

येशूले भन्नुभयो, “तिमहरूले बुझ्दैनौं कि तिमीहरू के मागिरहेका छौं। के मैले भोग्नु पर्ने जस्तै कष्टहरू तिमीहरूले सहन गर्नसक्छौं? अथवा जुन बप्टिस्मा मैले लिएको छु, त्यो बप्टिस्मा तिमीहरू लिन सक्छौं?”

39 οἱ δὲ εἶπαν αὐτῷ, Δυνάμεθα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Τὸ  
तिनीहरूले अनि भने उहाँलाई सक्छौं ती अनि येशूले भन्नुभयो तिनीहरूलाई त्यो  
[G3588](#) [G1161](#) [G3004](#) [G0846](#) [G1410](#) [G3588](#) [G1161](#) [G2424](#) [G3004](#) [G0846](#) [G3588](#)

ποτήριον ὃ ἐγὼ πίνω, πίεσθε; καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι,  
कचौरा जुन मैले पिउँछु पिउनेछौं र त्यो बप्टिस्मा जुन मैले बप्टिस्मा-हुन्छु  
[G4221](#) [G3739](#) [G1473](#) [G4095](#) [G4095](#) [G2532](#) [G3588](#) [G0908](#) [G3739](#) [G1473](#) [G0907](#)

βαπτισθῆσεσθε;  
बप्टिस्मा-हुनेछौं  
[G0907](#)

छोराहरूले जवाफ दिए, “अवश्य, हामी सक्छौं।” येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चैने तिमीहरूले पनि मैले सहनुपर्ने जस्तै कष्टहरू सहन्छौं, मैले लिए जस्तै बप्टिस्मा तिमीहरूले पनि लिन्छौं।

40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου, ἢ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν  
त्यो तर बस्नु बाट दायोतिरमा मेरो वा बाट देब्रेतिरमा मेरो-होइन छ मेरो  
[G3588](#) [G1161](#) [G2523](#) [G1537](#) [G1188](#) [G1473](#) [G2228](#) [G1537](#) [G2176](#) [G3756](#) [G1510](#) [G1699](#)

δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται.  
दिनु तर जोको-लागि तयार-गरिएको-छ  
[G1325](#) [G0235](#) [G3739](#) [G2090](#)

तर म मेरो दाहिने वा देब्रेपटी कसलाई बसाउनु पर्ने हो त्यो चुन्न सकिनेँ। यी स्थानहरू अरूका निम्ति हुन्। तिनीहरूकै निम्ति ती ठाउँहरू तयार पारिएका हुन्।”

41 Καὶ ἀκούσαντες, οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ  
अनि सुन्दा ती दशजनाले सुरु-गरे रिसाउन बारेमा याकूबको र  
[G2532](#) [G0191](#) [G3588](#) [G1176](#) [G0756](#) [G0023](#) [G4012](#) [G2385](#) [G2532](#)

Ἰωάννου.  
यूहन्नाको  
[G2491](#)

अरू दशजना चेलाहरूले यी सबै सुने। तिनीहरू याकूब र यूहन्नासँग रिसाए।

42 καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς, Οἴδατε ὅτι οἱ  
र बोलाएर तिनीहरूलाई ती येशूले भन्नुहुन्छ तिनीहरूलाई जान्दछौं कि ती  
[G2532](#) [G4341](#) [G0846](#) [G3588](#) [G2424](#) [G3004](#) [G0846](#) [G1492](#) [G3754](#) [G3588](#)

δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν; καὶ οἱ μεγάλοι  
शासक-ठानिनेहरूले शासन-गर्ने ती जातिहरूको प्रभुत्व-गर्छन् तिनीहरूमाथि र ती ठूलाहरूले  
[G1380](#) [G0757](#) [G3588](#) [G1484](#) [G2634](#) [G0846](#) [G2532](#) [G3588](#) [G3173](#)

αὐτῶν κατεξουσιάζουσιν αὐτῶν.  
तिनीहरूमाथि अधिकार-चलाउन्छन् तिनीहरूमाथि  
[G0846](#) [G2715](#) [G0846](#)

येशूले सबै चेलाहरूलाई उपस्थित हुन बोलाउनु भयो। उहाँले भन्नुभयो, “गैर, यहूदीहरूको पनि आफ्ना मानिसहरू छन् तिनीहरूलाई शासकहरू भनिन्छ। तिमीहरूले जान्दछौ कि तिनीहरूले आफ्ना शक्तिको प्रभाव देखाउँछन्। अनि तिनीहरूका प्रमुखहरूले आफ्नो समपूर्ण शक्तिहरू मानिसहरूमा प्रयोग गर्न मन पराउँछन्।

- 43 οὐχ οὕτως δέ ἐστιν ἐν ὑμῖν; ἀλλ' ὅς ἂν θέλῃ μέγας γενέσθαι  
 यस्तो-होइन त्यस्तो तर छ भित्र तिमीहरूमा तर जसले पनि चाहन्छ ठूलो हुन  
[G3756](#) [G3779](#) [G1161](#) [G1510](#) [G1722](#) [G4771](#) [G0235](#) [G3739](#) [G0302](#) [G2309](#) [G3173](#) [G1096](#)
- ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος;  
 भित्र तिमीहरूमा हुनेछ तिमीहरूको सेवक  
[G1722](#) [G4771](#) [G1510](#) [G4771](#) [G1249](#)

तर तिमीहरूसंग यस्तै अभ्यास चाँहि हुन हुँदैन। यदि तिमीहरू मध्ये कोही महान पुरुष हुन चाहन्छौ भने तब उ तिमीहरूको नोकर हुनुपर्छ।

- 44 καὶ ὅς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται πάντων δοῦλος.  
 र जसले पनि चाहन्छ भित्र तिमीहरूमा हुन पहिलो हुनेछ सबैको दास  
[G2532](#) [G3739](#) [G0302](#) [G2309](#) [G1722](#) [G4771](#) [G1510](#) [G4413](#) [G1510](#) [G3956](#) [G1401](#)

यदि तिमीहरूमध्ये कोही प्रमुख बन्न चाहन्छौ भने उ सबैको कमारो हुनुपर्छ।

- 45 καὶ γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ  
 किनकि पनि ती मानिसको-पुत्र त्यो मानिसको आपनन् आएको सेवा-पाउन तर  
[G2532](#) [G1063](#) [G3588](#) [G5207](#) [G3588](#) [G0444](#) [G3756](#) [G2064](#) [G1247](#) [G0235](#)
- διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.  
 सेवा-गर्न र दिन त्यो प्राण आफ्नो मुक्तिको-मूल्य को-निम्ति धेरैको  
[G1247](#) [G2532](#) [G1325](#) [G3588](#) [G5590](#) [G0846](#) [G3083](#) [G0473](#) [G4183](#)

त्यसरी नै, मानिसको पुत्र सेवा लिनु होइन, तर सेवा गर्नु आएको हो। मानिसको पुत्र उनको आफ्नै जीवन दिन अनि अरू धेरै मानिसलाई बचाउँन आएको हो।”

- 46 Καὶ ἔρχονται εἰς Ἱεριχὴ; Καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἱεριχῶ, καὶ  
 अनि आउनुहुन्छ तिर यरीहोमा अनि निस्कैले उहाँ बाट यरीहोबाट र  
[G2532](#) [G2064](#) [G1519](#) [G2410](#) [G2532](#) [G1607](#) [G0846](#) [G0575](#) [G2410](#) [G2532](#)
- τῶν μαθητῶν αὐτοῦ, καὶ ὄχλου ἱκανοῦ, ὁ υἱὸς Τιμαίου, Βαρτιμαῖος,  
 ती चेलाहरू उहाँका र भीड ठूलो ती छोरा तिमियोसको बर्तिमायोस  
[G3588](#) [G3101](#) [G0846](#) [G2532](#) [G3793](#) [G2425](#) [G3588](#) [G5207](#) [G5090](#) [G0924](#)
- τυφλὸς προσαίτης, ἐκάθητο παρὰ τὴν ὁδόν.  
 अन्धो भिक्षा-माग्ने बसिरहेथ्यो छेउमा त्यो बाटोमा  
[G5185](#) [G4319](#) [G2521](#) [G3844](#) [G3588](#) [G3598](#)

उनीहरू यरीहो शहरमा आईपुगे। तब येशू आफ्ना चेलाहरू र अरू धेरै मानिसहरूसंग त्यो शहर छोड्दै हुनु हुन्थ्यो। एउटा अन्धो मानिस, बारतिमै (“तिमैको छोरो”) नाम गरेको सडकको एक छेउमा बसिरहेको थियो। त्यसले सँधै पैसा मगिरहन्थ्यो।

- 47 καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζαρηνός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν,  
 र सुन्दा कि येशू ती नाजरेथी हो सुरु-गर्यो चिच्याउन र भन्न  
[G2532](#) [G0191](#) [G3754](#) [G2424](#) [G3588](#) [G3479](#) [G1510](#) [G0756](#) [G2896](#) [G2532](#) [G3004](#)
- Υἱὲ Δαυὶδ, Ἰησοῦ, ἐλέησόν με.  
 हे-पुत्र दाऊदको येशू दया-गर्नुहोस् मलाई  
[G5207](#) [G1138](#) [G2424](#) [G1653](#) [G1473](#)

त्यस अन्धो मानिसले नासरतदेखि येशू त्यत्तैतिर आउनु हुँदैछ भन्ने सुन्यो। त्यो चिच्याउन लाग्यो, “हे येशू, दाऊदका पुत्र, कृपया मलाई मद्दत गर्नुहोस्।”

48 καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ; ὁ δὲ πολλῶ μᾶλλον ἔκραζεν,  
 र हकार्थे उसलाई धेरैले ताकि चुप-लागोस् उसले तर अझ-बढी अधिक-नै चिच्यायो  
[G2532](#) [G2008](#) [G0846](#) [G4183](#) [G2443](#) [G4623](#) [G3588](#) [G1161](#) [G4183](#) [G3123](#) [G2896](#)

Υἱὲ Δαυίδ, ἐλέησόν με.  
 हे-पुत्र दाऊदको दया-गर्नुहोस् मलाई  
[G5207](#) [G1138](#) [G1653](#) [G1473](#)

धेरै मानसहरूले त्यस अन्धो मानिसलाई हकारे अनि चूप लाग्नु भनेर निन्दा गरे। तीनीहरूले त्यसलाई केही नबोल्नु भनि हुकूम गरे। तर त्यो अन्धो मानिस झन्-झन् चिच्याइने रह्यो, “हे दाऊदका पुत्र मलाई मदत गर्नुहोस्।”

49 καὶ σὰς, ὁ Ἰησοῦς εἶπεν Φωνήσατε αὐτόν. καὶ φωνοῦσιν τὸν τυφλόν,  
 र रोकिएर ती येशूले भन्नुभयो बोलाओ उसलाई र बोलाउन्छन् त्यो अन्धोलाई  
[G2532](#) [G2476](#) [G3588](#) [G2424](#) [G3004](#) [G5455](#) [G0846](#) [G2532](#) [G5455](#) [G3588](#) [G5185](#)

λέγοντες αὐτῷ, Θάρσει; ἔγειρε, φωνεῖ σε.  
 भन्दै उसलाई हिम्मत-गर उठ बोलाउनुहुन्छ तिमीलाई  
[G3004](#) [G0846](#) [G2293](#) [G1453](#) [G5455](#) [G4771](#)

येशू त्यही रोकिनु भयो अनि भन्नुभयो, “त्यस मानिसलाई मकहाँ आउनु भन।” अनि तिनीहरूले त्यस अन्धो मानिसलाई बोलाए। तिनीहरूले भने, “खुशी होऊ उठ येशूले तिमीलाई बोलाउनु हुँदछ।”

50 ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ, ἀναπηδήσας, ἦλθεν πρὸς τὸν  
 उसले अनि फालेर त्यो लुगा आफ्नो उफ्रेर आयो तिर त्यो  
[G3588](#) [G1161](#) [G0577](#) [G3588](#) [G2440](#) [G0846](#) [G1530](#) [G2064](#) [G4314](#) [G3588](#)

Ἰησοῦν.  
 येशूकहाँ  
[G2424](#)

त्यो अन्धो मानिस जुरुक्क उठ्यो। उसले आफ्नो वस्त्र त्यही फ्याँकेर, उफ्रँदै येशूकहाँ गयो।

51 καὶ ἀποκριθεὶς αὐτῷ, ὁ Ἰησοῦς εἶπεν, Τί σοι θέλεις ποιήσω? ὁ  
 र जवाफ-दिँदै उसलाई ती येशूले भन्नुभयो के तिम्रो-लागि चाहन्छौ गरू ती  
[G2532](#) [G0611](#) [G0846](#) [G3588](#) [G2424](#) [G3004](#) [G5101](#) [G4771](#) [G2309](#) [G4160](#) [G3588](#)

δὲ τυφλὸς εἶπεν αὐτῷ, Ραββουνι, ἵνα ἀναβλέψω.  
 अनि अन्धोले भन्यो उहाँलाई रब्बोनी ताकि देख्न-पाउँ  
[G1161](#) [G5185](#) [G3004](#) [G0846](#) [G4462](#) [G2443](#) [G0308](#)

येशूले त्यस मानिसलाई भन्नुभयो, “मैले तिम्रो निम्ति के गरेको चाहन्छौ?” त्यो अन्धो मानसले जवाफ दियो, “हे गुरुज्यू म फेरि मेरो दृष्टि चाहन्छु।”

52 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Ὑπαγε, ἢ πίστευς σου σέσωκέν σε. καὶ  
 र ती येशूले भन्नुभयो उसलाई जाओ त्यो विश्वासले तिम्रो बचाएको-छ तिमीलाई र  
[G2532](#) [G3588](#) [G2424](#) [G3004](#) [G0846](#) [G5217](#) [G3588](#) [G4102](#) [G4771](#) [G4982](#) [G4771](#) [G2532](#)

εὐθύς ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ ἐν τῇ ὁδῷ.  
 तुरुन्तै देख्यो र पछ्याउनुहुन्थ्यो उहाँलाई भित्र त्यो बाटोमा  
[G2112](#) [G0308](#) [G2532](#) [G0190](#) [G0846](#) [G1722](#) [G3588](#) [G3598](#)

येशूले भन्नुभयो, “जाऊ, तिम्रो निको भयो किनभने तिमिले विश्वास गर्यौ।” तसपछि त्यस अन्धो मानिसले फेरि दृष्टि प्राप्त गर्यो, र त्यसले येशूलाई नै पछ्यायो।